



स्थानीय राजपत्र

भरतपुर महानगरपालिकाद्वारा प्रकाशित

खण्ड: ८, संख्या: ३, मिति: २०८१/१०/०२

भाग-१

भरतपुर महानगरपालिका गैर सरकारी संघ संस्था दर्ता,
समन्वय र नियमन सम्बन्धी ऐन, २०८१

भरतपुर महानगरपालिका

नगर कार्यपालिकाको कार्यालय

भरतपुर, चितवन

बागमती प्रदेश, नेपाल

भरतपुर महानगरपालिका गैर सरकारी संघ संस्था दर्ता, समन्वय र नियमन
सम्बन्धी ऐन, २०८१

पारित मिति : २०८१/०९/२८

प्रकाशन मिति: २०८१।१०।०२

प्रस्तावना :

भरतपुर महानगरपालिकाको सामाजिक, धार्मिक, साहित्यिक, सांस्कृतिक, वैज्ञानिक, शैक्षिक, बौद्धिक, आर्थिक, व्यावसायिक तथा परोपकारी संस्थाको रूपमा भरतपुर महानगरपालिका भित्र कार्यक्षेत्र बनाई कार्य गर्ने गैरसरकारी संघ संस्थाहरूलाई दर्ता, समन्वय र नियमनको लागि आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकोले, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २५ र दफा १०२ (१) ले दिएको अधिकार प्रयोग गरी भरतपुर महानगरपालिकाले यो ऐन बनाएको छ ।

परिच्छेद - १

प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ:

- (१) यस ऐनको नाम “भरतपुर महानगरपालिका गैर सरकारी संघ-संस्था दर्ता, समन्वय र नियमन सम्बन्धी ऐन, २०८१” रहेको छ ।
- (२) यो ऐन नगर सभाबाट पारित भई भरतपुर महानगरपालिकाको स्थानीय राजपत्रमा प्रकाशन भएको मितिबाट लागु हुनेछ ।

२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,

- (क) “संस्था” भन्नाले सामाजिक, धार्मिक, साहित्यिक, सांस्कृतिक, वैज्ञानिक, शैक्षिक, बौद्धिक, आर्थिक, व्यावसायिक तथा परोपकारी कार्यको विकास तथा विस्तार गर्ने उद्देश्यले स्थापना भएको संघ, संस्था, क्लब, मण्डल, परिषद अध्ययन केन्द्र आदिलाई सम्झनुपर्दछ र सो शब्दले मैत्री संघ समेतलाई जनाउदछ ।
- (ख) “महानगरपालिका” भन्नाले भरतपुर महानगरपालिकालाई सम्झनुपर्छ ।
- (ग) “प्रमुख” भन्नाले भरतपुर महानगरपालिकाको प्रमुख सम्झनुपर्छ ।
- (घ) “उप प्रमुख” भन्नाले भरतपुर महानगरपालिकाको उप प्रमुख सम्झनुपर्छ ।

- (ड) “कार्यपालिका” भन्नाले भरतपुर महानगरपालिकाको नगर कार्यपालिका सम्झनुपर्छ ।
- (च) “दर्ता अधिकारी” भन्नाले भरतपुर महानगरपालिकाले निर्णय गरी तोकिदिएको अधिकारीलाई सम्झनु पर्दछ र त्यसरी अधिकारी नतोकिएकोमा भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई सम्झनुपर्दछ ।
- (छ) “दातृ निकाय” भन्नाले सामाजिक आर्थिक विकास कार्यमा प्रचलित कानुन बमोजिम सहयोग गर्ने द्विपक्षीय तथा बहुपक्षीय साझेदार संस्थालाई सम्झनुपर्छ ।
- (ज) “नेपाल ऐन” भन्नाले कुनै संस्थाको दर्ता वा स्थापना गर्ने वा कार्य क्षेत्र यकिन गर्ने सम्बन्धमा बनेको सङ्घीय वा प्रदेश ऐनलाई सम्झनुपर्छ ।
- (झ) “विधान” भन्नाले संस्था दर्ता ऐन अनुसार स्थापना भएका संस्थाको विधानलाई सम्झनु पर्छ ।
- (ञ) “निर्देशन समिति” भन्नाले यस ऐनको दफा १३ (क) बमोजिम गठित निर्देशन समितिलाई सम्झनु पर्छ ।
- (ट) “नगर परियोजना परामर्श समिति” भन्नाले यस ऐनको दफा १७ बमोजिम गठित नगर परियोजना परामर्श समितिलाई सम्झनु पर्छ ।

परिच्छेद - २

संस्था दर्ता सम्बन्धी व्यवस्था

३. दर्ता नगरी संस्था सञ्चालन गर्न नहुने :

- (१) यस ऐन बमोजिम दर्ता नगरी कसैले पनि संस्था स्थापना गर्न हुदैन।
- (२) गैर सरकारी संस्थाले आफ्नो आवश्यकताका आधारमा भरतपुर महानगरपालिका भित्र संस्था दर्ता गर्न सक्नेछ। संस्था दर्ता गर्न महानगरपालिकामा पेस हुने निवेदनको ढाँचा अनुसूची-१ मा उल्लेख गरे बमोजिम हुनेछ ।
- (३) संविधान र कानुनले निषेध गरेको कुनै पनि काम गर्ने उद्देश्य भएको कुनै संस्थालाई दर्ता गरिने छैन । संस्था दर्ता भएपछि अनुसूची-२ बमोजिमको दर्ता किताबमा दर्ता गरी अभिलेख राख्नुपर्नेछ तर यस दफाको प्रतिकूल हुने गरी दर्ता भएमा त्यस्तो संस्थाको दर्ता स्वतः बदर हुनेछ ।

(४) यस ऐन बमोजिम दर्ता गरिने संस्थालाई अनुसूची-३ बमोजिमको ढाँचामा दर्ता प्रमाणपत्र दिनुपर्नेछ ।

४. संस्थाको दर्ता:

(१) संस्था दर्ता गर्न चाहने व्यक्तिहरूले आवश्यकताका आधारमा सात जना देखि बढीमा पन्ध्र जना सम्मको व्यक्तिहरूले संस्थासम्बन्धी देहायका विवरण खुलाई अनुसूची-५ बमोजिम हुने संस्थाको विधानको एकप्रति तोकिएको दस्तुर बुझाई दर्ता अधिकारी समक्ष निवेदन दिनुपर्नेछ ।

(क) संस्थाको नाम,

(ख) संस्थाको उद्देश्य,

(ग) कार्य समितिका सदस्यहरूको नाम, ठेगाना र पेशा,

(घ) आर्थिक श्रोत,

(ङ) कार्यालयको ठेगाना,

(२) उपदफा (१) बमोजिमको निवेदन पेस गर्दा देहाय बमोजिमका कागजातहरू संलग्न भएको हुनुपर्नेछ ।

(क) सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र,

(ख) कार्य समितिका सदस्यको नागरिकताको प्रमाणित प्रतिलिपि,

(ग) असल चालचलन भएको प्रहरीको सिफारिस पत्र,

(घ) संस्थाको प्रमाणित विधान ।

(३) उपदफा (१) र (२) बमोजिमको निवेदन प्राप्त भएपछि दर्ता अधिकारीले आवश्यक जाँचबुझ गरी संस्था दर्ता गर्न उचित ठानेमा संस्था दर्ता गरी प्रमाणपत्र दिनुपर्नेछ ।

(४) यस ऐन बमोजिम संस्था दर्ता गरी दिईने प्रमाण पत्रको ढाँचा अनुसूची-३ बमोजिम हुनेछ र सो बापतको दर्ता तथा नवीकरण दस्तुर महानगरपालिकाले तोकेबमोजिम हुने छ ।

(५) दर्ता अधिकारीले कुनै संस्था दर्ता नगर्ने निर्णय गरेमा त्यसको कारण सहितको सूचना १५ दिनभित्र निवेदकलाई दिनु पर्नेछ र निवेदकले सूचना प्राप्त गरेको मितिले ३५ दिनभित्र उक्त निर्णय चित्त नबुझे नगर प्रमुख समक्ष उजुरी दिन सक्नेछ ।

५. सङ्गठित संस्था मानिने:

- (१) यस ऐन बमोजिम दर्ता भएको प्रत्येक संस्था अविच्छिन्न उत्तराधिकारीवाला स्वसासित र संगठित संस्था हुने छ। सो संस्थाको सबै कामको निमित्त आफ्नो छुट्टै छाप हुनेछ।
- (२) संस्थाले व्यक्तिसरह चल अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न र बेच बिखन गर्न सक्नेछ तर कुनै सम्पत्ति प्राप्त गर्दा तिर्नुपर्ने राजस्व छुट लिएको भए सो सम्पत्ति बेचबिखन गर्दाका बखत तोकिएको राजस्व तिर्नुपर्नेछ।
- (३) संस्थाले व्यक्ति सरह आफ्नो नामबाट नालिस उजुर गर्न सक्नेछ र सो उपर पनि सोही नामबाट नालिस उजुर लाग्नेछ।

६. संस्थाको सम्पत्ति संरक्षण:

- (१) संस्थाको सदस्य, कर्मचारी वा अन्य व्यक्तिले संस्थाको विधान विरुद्ध कुनै सम्पत्ति दुरुपयोग गरेमा, कब्जा गरेमा वा रोक्का राखेमा दर्ता अधिकारीले त्यस्तो सम्पत्ति दुरुपयोग गर्ने, कब्जा वा रोक्का राख्नेबाट लिई संस्थालाई फिर्ता बुझाई दिनुपर्ने छ।
- (२) उपदफा (१) बमोजिमको संस्थाको सम्पत्ति फिर्ता गर्ने गरी दर्ता अधिकारीले गरेको कारबाहीमा चित्त नबुझे व्यक्तिले नगरप्रमुख समक्ष पुनरावेदन दिन सक्ने छ।
- (३) संस्थाको सदस्य, कर्मचारी वा अन्य व्यक्तिले संस्थाको कुनै सम्पत्ति वा लिखत वा प्रतिष्ठा विरुद्ध कुनै अपराध वा क्षति गरेमा संस्थाको समिति वा दर्ता अधिकारीले प्रचलित कानून बमोजिम मुद्दाको कारबाही अघि बढाउन सक्नेछ।

७. अघि दर्ता नभई सञ्चालन भएका संस्थाले दर्ता गर्नुपर्ने:

- (१) यस ऐन प्रारम्भ हुनुअघि तत्काल प्रचलित कानूनबमोजिम दर्ता नभई सञ्चालन भै रहेका संस्थाहरूले समेत यो ऐन प्रारम्भ भएको मितिले तीन महिनाभित्र यस ऐन बमोजिम महानगरपालिकामा दर्ता गराउनुपर्ने छ।
- (२) संस्था दर्ता विधेयक, २०३४ बमोजिम दर्ता भई महानगरपालिका क्षेत्र भित्र सञ्चालित संस्थाहरूले महानगरपालिकामा निवेदन दिई सुचीकृत गर्नु पर्नेछ।

- (३) उपदफा (२) बमोजिम सुचिकृत गर्नुपर्ने संस्थाहरूका लागि निश्चित समय तोकि महानगरपालिकाले सार्वजनिक सूचना प्रकाशित गर्नेछ ।
- (४) महानगरपालिका भित्र दर्ता भएका संघसंस्थाले बार्षिक रुपमा भरतपुर महानगरपालिका समक्ष दर्ता नवीकरण गराउनुपर्नेछ ।

परिच्छेद-३

संस्थाको उद्देश्य तथा हिसाब जाँचसम्बन्धी व्यवस्था

८. संस्थाको उद्देश्यमा हेरफेर:

- (१) संस्थाको उद्देश्यमा हेरफेर गर्न आवश्यक देखिएमा वा सो संस्थालाई अर्को कुनै संस्थासँग गाभ्न उचित देखिएमा सो संस्थाको समितिले तत्सम्बन्धी प्रस्ताव तयार गरी सो प्रस्तावउपर छलफल गर्न संस्थाको विधान बमोजिम साधारण सभा बोलाउनु पर्नेछ ।
- (२) उपदफा (१) बमोजिमको साधारणसभा मा उपस्थित भएका जम्मा सदस्य सङ्ख्याको कम्तिमा दुई तिहाइ सदस्यहरूले प्रस्तावमा समर्थन जनाएमा सो प्रस्ताव साधारण सभाबाट पारित भएको मानिने छ । तर सो प्रस्ताव लागू गर्न दर्ता अधिकारीको पूर्व स्वीकृति लिनुपर्नेछ ।

९. हिसाबको विवरण पठाउनुपर्ने: समितिले आफ्नो संस्थाको हिसाब विवरण लेखा परीक्षण प्रतिवेदन सहित प्रत्येक वर्ष आर्थिक वर्ष समाप्त भएको मितिले ३ महिनाभित्र दर्ता अधिकारीसमक्ष पठाउनुपर्नेछ ।

१०. हिसाब जाँच गर्ने:

- (१) दर्ता अधिकारीले आवश्यक देखेमा संस्थाको हिसाब आफूले नियुक्त गरेको दर्तावाला लेखा परीक्षकबाट जाँच गराउन सक्ने छ ।
- (२) उपदफा (१) बमोजिम हिसाब जाँच गराएबापत दर्ता अधिकारीले हिसाब जाँचबाट देखिन आएको संस्थाको मौज्जातको सयकडा तीन प्रतिशतमा नबढाई आफूले निर्धारित गरेको दस्तुर असुल गरी लिन सक्ने छ ।
- (३) हिसाब जाँच गर्ने अधिकृत वा लेखा परीक्षकले मागेको विवरण तथा कागजपत्रहरू वा सोधेको प्रश्नको जवाफ दिनु संस्थाको पदाधिकारी, सदस्य र कर्मचारीको कर्तव्य हुनेछ ।

- (४) हिसाब जाँच गर्ने अधिकारीले तोकिएको म्याद भित्र हिसाब जाँचको प्रतिवेदन तयार गरी दर्ता अधिकारीसमक्ष पेश गर्नुपर्ने छ । सो प्रतिवेदनको आधारमा संस्थाको कुनै सम्पत्ति संस्थाको कुनै पदाधिकारी, सदस्य वा कर्मचारीले हिनामिना गरेको, नोक्सान गरेको वा दुरुपयोग गरेको छ भन्ने दर्ता अधिकारीलाई लागेमा निजले त्यस्तो पदाधिकारी, सदस्य वा कर्मचारीबाट सो हानि नोक्सानी असुल गर्न प्रचलित कानूनबमोजिम कारबाही चलाउन सक्ने छ । तर प्रचलित कानूनले सजाय हुने अपराध भएकोमा सम्बन्धित निकायबाट प्रचलित कानून बमोजिम हुनेछ ।

परिच्छेद- ४

संघ-संस्था सूचीकरण सम्बन्धी व्यवस्था

११. संघ-संस्था सूचीकरण नगरी कार्य गर्न नहुने :

- (१) संस्था दर्ता ऐन, २०३४ बमोजिम गठन भै भरतपुर महानगरपालिकामा सूचीकृत नभै महानगरपालिकाको कार्यक्षेत्र भित्र कुनै पनि संस्थाले कार्यसञ्चालन गर्नुहुँदैन संस्था सूचीकरण गर्न महानगरपालिकामा पेस हुने निवेदनको ढाँचा अनुसूची-४ मा उल्लेख गरेबमोजिम हुनेछ ।
- (२) संविधान र कानूनले निषेध गरेको कुनै पनि काम संघ-संस्थाले गर्नु हुँदैन । संस्थाको सूचीकृत भैसकेपछि महानगरपालिकाको संघ-संस्था अभिलेखीकरण किताबमा सूचीकृत गरी अभिलेख राख्नुपर्ने छ। प्रचलित कानूनको विपरित कार्य गरेको प्रमाणित भएमा महानगरपालिकाले उक्त संस्थालाई यस विधेयक बमोजिम कारबाही गरी महानगर भित्र कार्य गर्न रोक लगाउन सक्नेछ ।

१२. संघ-संस्थाको सूचीकरण सम्बन्धी व्यवस्था:

- (१) संस्था सूचीकरण गर्नको लागि जिल्ला प्रशासन कार्यालयबाट संस्था दर्ता भईसकेपछि देहायका कागजात संलग्न राखि सूचीकृतको लागि निवेदन दिनुपर्नेछ ।
- (क) जिल्ला प्रशासन कार्यालयबाट संस्था दर्ता गरेको पत्रको प्रतिलिपी
- (ख) संस्थाको विधान

- (ग) सूचीकृतको लागि कार्यसमितिको निर्णय
- (घ) एक वर्षको लागि बजेट सहितको कार्यक्रमको प्रस्ताव पत्र
- (ङ) वैदेशिक सहयोग प्राप्त भएमा समाजकल्याण परिषद्को सिफारिस पत्र

परिच्छेद - ५

गैर सरकारी संघ संस्था निर्देशन समिति सम्बन्धी व्यवस्था

१३. भरतपुर महानगरपालिकाभित्र कार्यक्षेत्र भई कार्य गरिरहेका गैरसरकारी संघसंस्थाहरूले महानगरपालिकाबाट आर्थिक, भौतिक, प्राविधिक लगायत अन्य सहयोगमा नीतिगत निर्णय आवश्यक भएमा औचित्यको पुष्ट्याई हुनेगरी महानगर समक्ष प्रस्ताव पेश गर्नुपर्ने छ । त्यस्तो प्रस्ताव उपर अध्ययन गरी निर्णय गर्न महानगरपालिकामा नगर प्रमुखको अध्यक्षतामा गैर सरकारी संघ संस्था सम्बन्धी निर्देशन समिति रहनेछ ।

(क) गैरसरकारी संघ संस्था निर्देशन समितिमा देहाय अनुसारका सदस्यहरू रहनेछन् ।

नगर प्रमुख	संयोजक
नगर उपप्रमुख	सदस्य
प्रमुख प्रशासकीय अधिकृत	सदस्य
सामाजिक विकास समितिको संयोजक	सदस्य
स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख	सदस्य
आर्थिक प्रशासन महाशाखा प्रमुख	सदस्य
गैर सरकारी संघसंस्था समन्वय तथा सामुदायिक परिचालन शाखा प्रमुख	सदस्य- सचिव

(ख) समितिको बैठकमा आवश्यकताअनुसार भरतपुर महानगरपालिकाका सम्बन्धित वडा अध्यक्ष / कार्यपालिका सदस्य / महाशाखा / शाखा प्रमुखलाई आमन्त्रण गर्न सकिनेछ ।

१४. समितिको काम कर्तव्य र अधिकार:

(क) गैर सरकारी संस्थाहरूको वार्षिक समीक्षा एवम् गैर सरकारी संस्था सम्बन्धी

वार्षिक नीति निर्माण गर्ने,

- (ख) भरतपुर महानगरपालिका भित्र भएका गैरसरकारी संस्थाको अचल सम्पतिको विवरण अद्यावधिक गरी प्रमाणित गराईराख्ने,
- (ग) भरतपुर महानगरपालिकालाई आर्थिक भार पर्ने गरी गैर सरकारी सामाजिक संघसंस्थालाई दिने सहायता सम्बन्धमा आवश्यक अध्ययन गरी निर्णय गर्ने,
- (घ) गैर सरकारी संस्थाहरूको काम कारवाही चित्त नबुझी सजाय गर्नुपरेमा समितिबाट आवश्यक निर्णय गर्ने ।
१५. गैरसरकारी संघसंस्था निर्देशन समिति सम्बन्धी आवश्यक कार्यविधि समिति आफैले निर्धारण गर्न सक्नेछ ।

परिच्छेद- ६

नगर परियोजना परामर्श समिति सम्बन्धी व्यवस्था

१६. नगर परियोजना परामर्श समिति :

- (१) गैरसरकारी संघसंस्थाहरूको परियोजना स्वीकृति, अनुगमन मूल्याङ्कन र समन्वयको लागि महानगरस्तरीय एक नगर परियोजना परामर्श समिति रहने छ ।

१७. समितिको गठन : समितिमा देहाय अनुसार सदस्यहरू रहनेछन ।

नगर उपप्रमुख	संयोजक
प्रमुख प्रशासकीय अधिकृत शाखा	सदस्य
सामाजिक विकास समितिको संयोजक	सदस्य
स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख	सदस्य
जिल्ला प्रशासन कार्यालय, सहायक प्रमुख जिल्ला अधिकारी	सदस्य
जिल्ला समन्वय समिति, जिल्ला समन्वय अधिकारी	सदस्य
गैर सरकारी संघ संस्था समन्वय तथा सामुदायिक परिचालन शाखा प्रमुख	सदस्य- सचिव

नोट: समितिको बैठकमा परियोजनासँग सम्बन्धित वडाका वडा अध्यक्ष /

कार्यपालिका सदस्य/ विषयगत महाशाखा/शाखा प्रमुखलाई आमन्त्रण गर्न सकिनेछ ।

१८. समितिको काम कर्तव्य र अधिकार:

- (क) गैर सरकारी संघ संस्थाहरूको योजना तर्जुमा प्रक्रियामा आवश्यक सल्लाह सुझाव एवं परामर्श दिने,
- (ख) गैरसरकारी संस्थाको र आयोजनाको पूर्व सहमति वा कार्यान्वयनको लागि स्वीकृति दिने,
- (ग) पूर्व स्वीकृति वा सहमति दिनको लागि कार्यक्रमको मापदण्ड तयार गर्ने,
- (घ) गैरसरकारी संस्थाहरूको क्षमता विकास आर्थिक तथा प्राविधिक सहायता उपलब्ध गराउने सम्बन्धमा परामर्श दिने,
- (ङ) गैरसरकारी संस्था परियोजनाका अनुगमन र मूल्याङ्कनका सूचक निर्धारण गर्ने,

१९. नगर परियोजना परामर्श समितिको बैठक सम्बन्धी कार्यविधि समिति आफैले निर्धारण गर्न सक्नेछ ।

२०. परियोजनाको पूर्व स्वीकृति वा सहमति:

- (१) गैरसरकारी संघ संस्थालाई परियोजना तयार गर्ने सन्दर्भमा पूर्व स्वीकृति वा सहमति आवश्यक परेमा देहाय बमोजिम गर्नुपर्दछ ।
 - (क) परियोजनाको प्रस्ताव दाताहरू समक्ष पेश गर्ने बखत पूर्व सहमति आवश्यक भएमा गैरसरकारी संघ संस्था समन्वय तथा सामुदायिक परिचालन शाखा समक्ष आवश्यक कागजातहरू सहित निवेदन पेश गर्नुपर्नेछ ।
 - (ख) उक्त परियोजना उपयुक्त लागेमा परियोजना सञ्चालनका लागि पूर्व सहमति दिन सक्नेछ ।

स्पष्टिकरण: त्यस्तो सहमतिको लागि १०(दश) लाख बजेट सम्मको परियोजनामा उक्त परियोजनाको औचित्य हेरी गैरसरकारी संघ संस्था क्षेत्र हेर्ने सम्बन्धित महाशाखा प्रमुखले गर्न सक्नेछ। १० लाख भन्दा बढि बजेटको परियोजनाको सहमति वा पूर्व सहमति नगर परियोजना परामर्श

समितिको बैठकको निर्णयानुसार मात्र हुनेछ ।

- (२) गैर सरकारी संघ, संस्थाको सञ्चालन अनुमति प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकिएको दर्ता अधिकारीले गर्न सक्नेछ ।

परिच्छेद- ७

गैर सरकारी संघ संस्थाको अनुगमन मूल्याङ्कन सम्बन्धी व्यवस्था

२१. गैरसरकारी संघ संस्थाले परियोजनाको अनुगमन तथा मूल्याङ्कन गर्दा देहायबमोजिम प्रक्रिया अवलम्बन गर्नुपर्दछ ।
- (क) परियोजना कार्यान्वयनका क्रममा महानगरपालिकाले अनुगमन र मूल्याङ्कन गर्नेछ ।
- (ख) गैरसरकारी संघ-संस्थाले सञ्चालन गरेको परियोजनाको लक्ष्य र उद्देश्य बमोजिम कार्यान्वयन सन्तोषजनक नदेखिएमा महानगरले आवश्यक सुधारको लागि निर्देशन दिनेछ। निर्देशन बमोजिम सुधार नगरेको पाइएमा कार्यान्वयनमा रोक लगाउन सक्नेछ ।
- (ग) महानगरपालिकाले यस ऐन दर्ता भएका संस्थालाई आवश्यक निर्देशन दिन सक्ने छ र त्यस्तो निर्देशनको पालना गर्नु सम्बन्धित संस्थाको कर्तव्य हुने छ ।
- (घ) अनुगमन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

परिच्छेद – ८

कसूर तथा सजाय

२२. कसूर र सजाय :

- (१) दफा ३ बमोजिम संस्था दर्ता नगराई संस्था स्थापना गरेमा वा दफा ७ बमोजिम दर्ता नगरी संस्था सञ्चालन गरेमा त्यस्तो संस्थाका कार्यसमिति सदस्यहरूलाई जनही पाँचहजार रुपैयासम्म जरिवाना गरी संस्थाको सम्पति जफत गर्न सक्नेछ ।
- (२) भरतपुर महानगरपालिकामा कार्यरत गैरसरकारी संस्थाहरूले काम गर्ने क्रममा आर्थिक हिनामिना वा कानून विपरित कार्य गरेको पाइएमा त्यस्ता

संस्थाहरूलाई आवश्यक लिखित सुझाव दिई सुधार गर्ने अवसर प्रदान गर्ने वा निश्चित अवधिको लागि काम गर्न रोक लगाउने वा आवश्यक कानूनी कारवाहीको लागि त्यस्तो संस्था दर्ता गर्ने अधिकारी समक्ष लिखित रूपमा आवश्यक प्रमाण सहित कारवाहीको लागि सिफारिश गर्न सक्नेछ ।

(३) संस्था दर्ता तथा नवीकरण गर्ने निकायबाट उक्त संस्थाले गलत काम गरेको प्रमाणित नभएसम्म त्यस्तो संस्थाका गतिविधिमा अनिश्चित समयका लागि रोक लगाउन सकिनेछैन । साथै भरतपुर महानगरपालिका वा संस्था दर्ता गर्ने निकायले सो कारवाही गर्नु अघि उक्त संस्थालाई लिखित स्पष्टिकरणको उचित मौका प्रदान गर्नुपर्नेछ ।

(४) दफा ३ अन्तर्गत स्थापना भएका संस्थाहरूको हकमा,

(क) दफा ९ बमोजिमको हिसाबको विवरण नपठाएमा कार्य समितिका सदस्यहरूलाई जनही रु. पाँचहजारसम्म जरिवाना गर्न सक्नेछ ।

तर, कुनै सदस्यले दफा ९ उल्लङ्घन हुन नदिई सकभर विवरण पठाउन प्रयत्न गरेको थियो भन्ने सन्तोषजनक प्रमाण पेश गरेमा निजलाई सजाय गरिने छैन ।

(ख) दफा १० को उपदफा (३) बमोजिम हिसाब जाँच गर्ने अधिकारीले मागेको विवरण तथा कागजपत्रहरू वा सोधेको प्रश्नको जवाफ नदिने सम्बन्धित पदाधिकारी, सदस्य वा कर्मचारीलाई दर्ता अधिकारीले रु. पाचहजारसम्म जरिवाना गर्न सक्ने छ ।

(ग) दफा ८ बमोजिम दर्ता अधिकारीको स्वीकृति नलिई संस्थाको उद्देश्यमा हेरफेर गरेमा वा अर्को संस्थासँग गाभिएमा वा संस्थाले आफ्नो उद्देश्यको प्रतिकूल हुने गरी काम कारबाही गरेमा वा महानगरपालिकाले दिएको निर्देशनपालना नगरेमा दर्ता अधिकारीले त्यस्तो संस्थाको दर्ता निलम्बन वा खारेज गर्न सक्ने छ ।

२३. पुनरावेदन: दफा ४ को उपदफा ५ बमोजिम दर्ता अधिकारीले गरेको निर्णय उपर चित्त नबुझेमा पैँतीस दिनभित्र नगरप्रमुख समक्ष उजुरी गर्न सकिने छ । नगर प्रमुखको निर्णयमा समेत चित्त नबुझेमा पैँतीस दिनभित्र सम्बन्धित जिल्ला अदालत समक्ष पुनरावेदन गर्न सकिने छ ।

२४. संस्थाको विघटन र त्यसको परिणाम:

- (१) संस्थाको विधान बमोजिम कार्य सञ्चालन गर्न नसकी वा अन्य कुनै कारणवश संस्था विघटन भएमा त्यस्तो संस्थाको सम्पूर्ण जायजेथा भरतपुर महानगरपालिकामा सर्नेछ ।
- (२) उपदफा (१) बमोजिम विघटन भएको संस्थाको दायित्वको हकमा सो संस्थाको सम्पूर्ण जायजेथा महानगरपालिकामा सरी आएको अवस्थामा जायजेथाले खामेसम्म त्यस्तो दायित्व भरतपुर महानगरपालिकाले व्यहोर्न सक्नेछ ।

२५. प्रचलित कानून बमोजिम हुने: भरतपुर महानगरपालिकामा दर्ता भएको संस्था सम्बन्धित निकायको अनुमति लिई भरतपुर महानगरपालिका भौगोलिक क्षेत्र बाहिर समेत प्रचलित कानून बमोजिम क्रियाशिल हुन सक्नेछ ।

२६. गैर सरकारी संघ संस्था दर्ता, समन्वय र नियमन सम्बन्धमा लाग्ने दस्तुर, शुल्क सम्बन्धी व्यवस्था भरतपुर महानगरपालिका चालु आर्थिक वर्षको आर्थिक ऐनमा उल्लेख भए बमोजिम हुनेछ ।

परिच्छेद - ९

विविध

२७. सम्पर्क शाखा: गैर सरकारी संघ संस्थाको सम्पर्कको लागि भरतपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय अन्तर्गत रहेको गैर सरकारी संघ संस्था समन्वय तथा सामुदायिक परिचालन शाखा सम्पर्क शाखाको रूपमा रहनेछ ।

२८. कानूनको पालना :

- (१) गैर सरकारी संघसंस्थाले अन्य प्रचलित नियम कानूनको समेत पालना गर्नुपर्नेछ ।

२९. ऐनमा हेरफेर वा संशोधन:

- (१) यस ऐनमा हेरफेर वा संशोधन गर्नुपरेमा नगरसभामा पेश गरी नगरसभाबाट अनुमोदन गराउनुपर्ने छ ।

३०. **अधिकार प्रत्यायोजन:** यो ऐन तथा यसै ऐन अन्तर्गत बनेको नियम बमोजिम समितिलाई प्राप्त अधिकार मध्ये आवश्यकता अनुसार केही अधिकार समितिको संयोजक तथा तोकिएको पदाधिकारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।

३१. **नियम बनाउने अधिकार:** भरतपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालयले यो ऐन कार्यान्वयनका क्रममा आवश्यक नियमावली, निर्देशिका, मापदण्ड तथा कार्यविधि बनाई लागु गर्न सक्नेछ ।

३२. **खारेजी र बचाउ:**

(१) भरतपुर महानगरपालिका गैर सरकारी संघसंस्थाको परियोजना स्वीकृति, सञ्चालन र समन्वय सम्बन्धी निर्देशिका २०७४ तथा सो को प्रथम संशोधन २०८१ समेत खारेज गरिएको छ ।

(२) भरतपुर महानगरपालिका गैर सरकारी संघ संस्थाको परियोजना स्वीकृति, सञ्चालन र समन्वय सम्बन्धी निर्देशिका २०७४ तथा सो को प्रथम संशोधन २०८१ बमोजिम भए गरेका कार्यहरु समेत यसै ऐन बमोजिम भएको मानिने छ ।

अनुसूची -१

दफा ३ उपदफा (२) सँग सम्बन्धित

संस्था दर्ता गर्न दिने निवेदनको ढाँचा

मिति:

श्री दर्ता अधिकारीज्यू,
भरतपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय,
भरतपुर चितवन ।

हामीले सम्बन्धी संस्था खोल्न चाहेकोले भरतपुर महानगरपालिकाको संघ संस्था दर्ता समन्वय र नियमनसम्बन्धी ऐन, २०८१ बमोजिम संस्था दर्ता गर्नको लागि देहायको विवरण खोली निवेदन पेश गरेका छौं ।

विवरण

१. संस्थाको नाम:
२. संस्थाको उद्देश्य:
(क)
(ख)
३. समितिका पदाधिकारी-सदस्यहरुको:-

नाम	ठेगाना	पेशा	हस्ताक्षर
(क)			
(ख)			
(ग)			
४. संस्था सञ्चालन गर्न आवश्यक पर्ने आर्थिक श्रोत:
५. कार्यालयको ठेगाना:
मिति:

अनुसूची - २
दर्ता किताबको ढाँचा
गैर सरकारी संघसंस्था दर्ता किताब

दर्ता नं.	दर्ता मिति			संस्थाको नाम ठेगाना	संस्थाको उद्देश्य	संस्थाका पदाधिकारी एवं सदस्यहरूको नाम र ठेगाना	कैफियत
	साल	महिना	गते				

अनुसूची -३

प्रमाणपत्रको ढाँचा

गैर सरकारी संघ संस्था दर्ता प्रमाणपत्र

श्री अध्यक्ष/सचिव,

.....।

..... (संस्थाको नाम) भरतपुर महानगरपालिका संघ-
संस्था दर्ता, समन्वय र नियमन सम्बन्धी ऐन, २०८१ को दफा बमोजिम
साल महिना गते दर्ता गरी यो प्रमाणपत्र दिइएको छ ।

दर्ता अधिकारीको सही:

पुरा नाम, थर:

दर्जा:

कार्यालय:

नवीकरण (पछाडी पृष्ठमा समावेश गर्ने)

नवीकरण गरेको मिति	दर्ताको प्रमाण पत्र बहाल रहने अवधि	नवीकरण दस्तुर	दर्ता अधिकारीको दस्तखत

अनुसूची -४

गैर सरकारी संघ संस्था सूचीकृत प्रमाणपत्रको ढाँचा
भरतपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय

भरतपुर, चितवन

श्री

गैर सरकारी संघ-संस्था सूचीकृत प्रमाणपत्र

भरतपुर महानगरपालिका वडा नं....स्थित.....मा कार्यालय रही महानगर भित्रविषयहरूमा कार्य गर्ने गरी यस कार्यालयमा सूचीकृतको लागि निवेदन दिनुभएकोमा प्रचलित कानूनको परिधिभित्र रही कार्य गर्ने गरी संस्था सूचीकृतको प्रमाणपत्र प्रदान गरिएको छ ।

समग्र महानगरपालिकाको सामाजिक, आर्थिक, पर्यावरणीय, सांस्कृतिक विकास र सुशासन कायम गर्ने क्षेत्रमा यहाँको रचनात्मक र सिर्जनशील योगदानको अपेक्षा गरिएको छ ।

महाशाखा प्रमुखको हस्ताक्षर

नाम थर

पद

मिति

नवीकरण (पछाडी पृष्ठमा समावेश गर्ने)

नवीकरण गरेको मिति	सूचीकृत प्रमाण पत्र बहाल रहने अवधि	नवीकरण दस्तुर	प्रमाणपत्र दिने अधिकारीको दस्तखत

अनुसूची -५

गैर सरकारी संघ संस्थाको विधानको नमूना

..... को विधान,

२०.....

प्रस्तावना:को विधान भरतपुर महानगरपालिका संघ संस्था दर्ता समन्वय र नियमनसम्बन्धी ऐन, २०८१ को अधीनमा रही तर्जुमा गरिएकोछ ।

परिच्छेद-१

प्रारम्भिक

१. **संस्थाको नाम:** यस संस्थाको नाम रहने छ । अंग्रेजीमा यस समाजको नाम रहने छ । यसलाई नेपाली भाषामा छोटकरीमा भन्नुपर्दा भनिनेछ ।
- (क) संस्थाको कार्यालय रहने ठेगाना: यस संस्थाको कार्यालयमा रहने छ । यसको सम्पर्क कार्यालय आवश्यकता अनुसार अन्यत्र स्थानमा पनि रहन सक्नेछ ।
- (ख) संस्थाको कार्यक्षेत्र: यस को कार्यक्षेत्र भरतपुर महानगरपालिका क्षेत्र हुने छ । संस्थाको आवश्यकताअनुसार पछि सम्बन्धित जिल्लाको स्थानीय अधिकारीको स्वीकृति लिई नेपाल राज्य भित्र कार्यक्षेत्र विस्तार गर्न सकिनेछ ।
- (ग) प्रारम्भ: यो विधान संस्था दर्ता भएको मिति देखि प्रारम्भ हुनेछ ।
- (घ) संस्थाको अस्तित्व: यो संस्था एक अविच्छिन्न उत्तराधिकारवाला, सङ्गठित, स्वशासित, गैर नाफामूलक, गैर राजनैतिक तथा गैरसरकारी सामाजिक संस्था हुने छ । संस्थाबाट आफ्नो उद्देश्य बाहेक आयआर्जन गर्ने तथा कुनै प्रकारको शुल्क लिई वा नलिई परामर्श प्रदान गर्ने कार्य गरिनेछैन ।

२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस विधानमा,—
- (क) “विधान” भन्नाले को विधान, २०..... लाई सम्झनु पर्छ ।
- (ख) “संस्था” भन्नाले लाई सम्झनुपर्छ ।
- (ग) “समिति” भन्नाले यस विधानको दफा १४ बमोजिम गठित कार्य समितिलाई सम्झनुपर्छ ।
- (घ) “सभा” भन्नाले यस विधान बमोजिम बसेको साधारण सभा र विशेष साधारण सभालाई समेत जनाउछ ।
- (ङ) “पदाधिकारी” भन्नाले यस संस्थाका पदाधिकारीहरूलाई सम्झनु पर्छ ।
- (च) “नियम, विनियम” भन्नाले यस विधान अन्तर्गत बन्ने नियम, विनियमलाई सम्झनु पर्छ ।
- (छ) “दर्ता अधिकारी” भन्नाले भरतपुर महानगरपालिकाको दर्ता अधिकारीलाई सम्झनु पर्छ ।
- (ज) “तोकिए वा तोकिएबमोजिम” भन्नाले यो विधान र यस विधानअन्तर्गत बनेका नियम-विनियममा तोकिएको वा तोकिएबमोजिम सम्झनु पर्छ ।
- (झ) “महानगरपालिका” भन्नाले भरतपुर महानगरपालिकालाई सम्झनुपर्छ ।
३. संस्थाको छाप र चिह्न: प्रचलित कानुनी व्यवस्थाको प्रतिकूल नहुने गरी संस्थाको एउटा छुट्टै छाप हुने छ । सो छाप र त्यसमा रहने चिह्न अनुसूची –१ बमोजिमको ढाँचामा हुने छ । तर, उक्त छाप र चिह्न पूर्व दर्ता भएको कुनै संस्थासँग सम्पूर्ण रूपमा मेल खाएमा संशोधन प्रक्रियाद्वारा तुरुन्त संशोधन गरिने छ ।

परिच्छेद-२

उद्देश्य

४. संस्थाको मूल नारा र उद्देश्य:

- (१) यस संस्थाको मूल नारा “ ” हुने छ ।
- (२) उपदफा (१) बमोजिमको मूल नारा बमोजिमको अभिष्ट उद्देश्य प्राप्तिका लागि यो संस्थालाई एकसाथ

समानान्तर रूपमा अघि बढाउने मुनाफारहित गैर राजनैतिक सामाजिक
..... संस्था हुने छ । यस प्रयोजनका लागि संस्थाको
उद्देश्य देहायबमोजिम हुनेछ ।

(क) यो संस्था मुनाफारहित जनकल्याणकारी तथा जनहितकारी संस्था हुनेछ ।

(ख)

(ग)

(घ)

(ङ) संस्थाको उद्देश्य प्राप्तिका लागि प्रचलित कानूनको अधीनमा रही आवश्यक आर्थिक तथा अन्य स्रोत व्यवस्थापन गर्ने गराउने र संस्थाको उद्देश्य प्राप्तिसमा सहयोग पुग्ने किसिमका आवश्यक अन्य कार्य सञ्चालन गर्ने ।

५. **संस्थाको उद्देश्य प्राप्तिका लागि गर्ने कार्यहरू:** विधानको दफा ४ मा उल्लेख भएबमोजिमका उद्देश्य प्राप्त गर्न संस्थाले देहायका कार्यहरू गर्नेछ ।

(क) संस्थाले प्रचलित नेपाल कानूनबमोजिम सम्बन्धित निकायबाट अनुमति वा इजाजत प्राप्त गरी उपर्युक्त उद्देश्यहरू कार्यान्वयन गर्नेछ,

(ख) संस्थाले आफूलाई आवश्यक पर्ने भवन निर्माण गर्ने वा भाडामा वा लिजमा लिने छ । कम्प्युटर, टेलिफोन, प्रिन्टर, फोटोकपि मेसिन, फ्याक्स जस्ता कार्यालय सामान तथा सवारी साधन खरिद गर्नेछ वा भाडामा लिई प्रयोग गर्नेछ,

(ग) संस्थालाई आवश्यक पर्ने कर्मचारी नियुक्ति गर्ने तथा तिनका सेवाका सर्तहरू निर्धारण गर्ने छ,

(घ) संस्थाको विधानको परिधिभित्र रही संस्थाले आफ्नो उद्देश्य प्राप्तिसमा सहयोग पुग्ने किसिमबाट संस्थाको हितअनुकूल हुने गरी सरोकारवाला समेतको सहयोगमा आवश्यक देखिएका अन्य कार्यहरू गर्नेछ ।

परिच्छेद-३

सदस्यता

६. संस्थाका सदस्य, संरक्षक तथा सल्लाहकार:

- (१) संस्थामा देहायबमोजिम वर्गीकरण गरिएका चार प्रकारका सदस्यहरू रहने छन्।
 - (क) साधारण सदस्य: यस विधानको दफा ७ बमोजिम योग्यता पूरा गरी तोकिएको प्रक्रियाअन्तर्गत आवेदन दिएर संस्थाको सदस्यता प्राप्त गरेका व्यक्ति संस्थाको साधारण सदस्य हुने छन्।
 - (ख) संस्थापक सदस्य: संस्था दर्ता हुँदाका बखतका पदाधिकारीहरू संस्थाको संस्थापक सदस्य हुने छन्। संस्थापक सदस्यहरूले साधारण वा आजीवन वा विशिष्ट सदस्यता लिएर विधानबमोजिमको शुल्क संस्थालाई बुझाउनुपर्ने छ।
 - (ग) आजीवन सदस्य: संस्थाको विकासको लागि संस्थासँग आबद्ध रही संस्थालाई आजीवन सहयोग गर्न चाहने व्यक्तिलाई तोकिएको प्रक्रियाअन्तर्गत रही संस्थाको आजीवन सदस्यता प्रदान गरिने छ।
 - (घ) विशिष्ट सदस्य: संस्थाको बृहत्तर हित र दिगो विकासको लागि आर्थिक तथा अन्य रूपमा विशेष उल्लेख्य सहयोग गर्न चाहने व्यक्तिलाई तोकिएको प्रक्रिया अन्तर्गत रही संस्थाको विशिष्ट सदस्यता प्रदान गरिनेछ।
- (२) संस्थाले संस्थाको बृहत्तर हित र संस्थाप्रतिको योगदान समेतका आधारमा आवश्यक ठहरिएका व्यक्तिलाई संस्थाको संरक्षक वा सल्लाहकारको रूपमा राखी उनीहरूको योगदानको कदर गर्दै संस्थाको हितमा उपयोग गर्न सक्नेछ।

७. सदस्यता प्राप्तिका लागि आवश्यक योग्यता:

यस संस्थाको सदस्यको लागि देहायबमोजिमको योग्यता पुगेको हुनुपर्नेछ।

- (क) नेपाली नागरिक,
- (ख) १८ वर्ष उमेर पूरा गरेको,
- (ग) मानसिक सन्तुलन नगुमाएको,

- (घ) सार्वजनिक सम्पत्ति हिनामिना गरेको नठहरेको,
 (ङ) नैतिक पतन देखिने फौजदारी र भ्रष्टाचारको अभियोगमा सजाय नपाएको ।
 (कानुनी व्यक्तिको हकमा त्यस्तो व्यक्तिको वैधानिकता पुष्टि गर्ने र प्रचलित नेपाल कानूनबमोजिम अद्यावधिक रहेको कागजातसमेत पेश गर्नुपर्ने छ ।)

८. संस्थाको सदस्यता प्राप्त गर्न नसक्ने अवस्था:

देहायको अवस्थामा कुनै पनि व्यक्तिले यस संस्थाको सदस्यता प्राप्त गर्न सक्ने छैनन्

- (क) गैर नेपाली नागरिक,
 (ख) १८ वर्ष उमेर पूरा नभएको,
 (ग) मानसिक सन्तुलन गुमाएको,
 (घ) सार्वजनिक सम्पत्ति हिनामिना गरेको ठहरेको,
 (ङ) नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय पाएको,
 (च) सम्बन्धित संस्थाको व्यवसायमा निजी स्वार्थ भएको,
 (छ) साहुको दामासाहीमा परेको,
 (ज) कुनै प्रकारको चोरी, ठगी, किर्ते जालसाजी गरेको, आफ्नो जिम्माको धनमाल अनधिकृत/तबरले मासेको वा दुरुपयोग गरेको अभियोगमा अदालतबाट कसुरदार ठहरी सजाय पाएको तीन वर्ष ननाघेको,
 (झ) प्रचलित कानूनबमोजिम कालोसूचीमा रहेकोमा सो अवधिभर,
 (ञ) कैदमा बसेकोमा कैद बसेको अवधिभर,
 (ट) मानसिक सन्तुलन ठिक नभएको, वा
 (ठ) समितिले तोकेको अन्य अयोग्यता भएको ।

९. सदस्यताको समाप्ति:

देहायको अवस्थामा कुनै पनि व्यक्ति यस संस्थाको सदस्यमा बहाल रहने छैनन्:

- (क) विधानको दफा ८ बमोजिम सदस्यता प्राप्त गर्न नसक्ने स्थिति भएमा,
 (ख) संस्थाको साधारण सभाको ७५ प्रतिशत वा सोभन्दा बढी सदस्यहरूको बहुमतले संस्थाको सदस्य पदबाट हटाउने प्रस्ताव पारित गरेमा,
 (ग) सदस्यले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत भएमा,
 (घ) संस्थाको काम कारबाहीमा बेइमानी वा बदनियत गरेको कुरा अदालतबाट

प्रमाणित भएमा,

- (ड) यस विधानबमोजिम संस्थाले गर्न नहुने भनी तोकिएको अन्य कुनै कार्य गरेमा,
- (च) संस्थाको तोकिएको सदस्यता शुल्क बुझाउन बाँकी भएमा,
- (छ) संस्था विघटन भै खारेज भएमा।

१०. सदस्यता शुल्क र सदस्यता प्रदान गर्ने विधि:

यस विधानको दफा ७ बमोजिमको योग्यता पुगेका व्यक्तिले देहायको शुल्क तिरी संस्थाको सदस्यता प्राप्त गर्न सक्नेछन् ।

- (१) साधारण सदस्य: संस्थाको साधारण सदस्यका सम्बन्धमा देहाय बमोजिमको व्यवस्था हुनेछ ।

- (क) संस्थाको उद्देश्यमा सहमत भई साधारण सदस्यता प्राप्त गर्न चाहने व्यक्तिले प्रवेश शुल्क बापत रु..... र वार्षिक शुल्क बापत रु. बुझाई तोकिएको प्रक्रिया अनुसार आवेदन पेश गरेमा त्यस्ता व्यक्तिलाई कार्य समितिको निर्णयले संस्थाले साधारण सदस्यता प्रदान गर्न सक्ने छ ।

- (ख) उपदफा (१) (क) बमोजिमका साधारण सदस्यले सदस्यता नवीकरणका लागि वार्षिक रूपमा संस्थालाई रु. शुल्क बुझाउनुपर्नेछ ।

- (ग) साधारण सदस्यता प्राप्त गर्ने सदस्यले प्रत्येक वर्षको साउन महिनाको मसान्त भित्र सदस्यता नवीकरण गराई सक्नु पर्नेछ र त्यसपछिको हकमा तोकिएबमोजिमको थप दस्तुर बुझाई नवीकरण गर्न सकिनेछ ।

- (२) संस्थापक सदस्य: संस्था दर्ता हुँदाका बखतका पदाधिकारीहरू संस्थापक सदस्य हुने छन् । संस्थापक सदस्यहरूले साधारण वा आजीवन वा विशिष्ट सदस्यता लिएर विधानबमोजिमको शुल्क बुझाउनुपर्नेछ ।

- (३) आजीवन सदस्य: संस्थामा एकमुष्ट रु..... बुझाई तोकिएको प्रक्रियाअन्तर्गत आवेदन दिने व्यक्तिहरूलाई कार्य समितिको निर्णयबमोजिम संस्थाले आजीवन सदस्यता प्रदान गर्न सक्नेछ ।

- (४) विशिष्ट सदस्य: संस्थाको बृहत्तर हित र दिगो विकासका लागि संस्थामा

कम्तिमा एकमुष्ट रु..... बुझाई तोकिएको प्रक्रियाअन्तर्गत आवेदन गर्ने व्यक्तिहरूलाई संस्थाले कार्य समितिको निर्णयले विशिष्ट सदस्यता प्रदान गर्न सक्नेछ ।

११. संस्थाको सदस्यता सम्बन्धी अन्य व्यवस्था:

- (१) संस्थाको प्रक्रियाबमोजिम संस्थाको सदस्यताका लागि आवेदन गर्ने कुनै आवेदकलाई संस्थाले आफ्नो सदस्यता नदिने निर्णय गरेमा सोको कारण सहितको जानकारी सम्बन्धित आवेदकलाई दिनुपर्नेछ ।
- (२) संस्थाका सबै सदस्यले यस विधान र विधानअन्तर्गत बनेको नियम र विनियमबमोजिम भएको व्यवस्थाको पालना गर्नुपर्नेछ ।
- (३) संस्थाले विधानको दफा १० को उपदफा १, २, ३ र ४ बमोजिम प्रदान गरेको सदस्यताको विवरण तोकिएको ढाँचामा छुट्टै अभिलेख पुस्तिका खडा गरी व्यवस्थित रूपमा राखिनेछ ।

परिच्छेद-४

साधारण सभा, कार्य समिति तथा बैठकसम्बन्धी व्यवस्था

१२. साधारण सभाको गठन:

- (१) यस संस्थाको विधानको दफा १० अनुसार सदस्यता प्राप्त गर्ने सदस्यहरू संलग्न भएको संस्थाको एक साधारण सभा गठन हुने छ । साधारण सभा संस्थाको सर्वोच्च अङ्ग हुने छ ।
- (२) यस संस्थाको साधारण सभा देहायबमोजिम हुनेछः—
 - (क) वार्षिक साधारण सभा: संस्थाको वार्षिक साधारण सभा वार्षिक रूपमा एक पटक हुने छ ।
 - (ख) विशेष साधारण सभा: संस्थाको कुल सदस्य सङ्ख्याको १/४ (एक चौथाई) सदस्यले प्रष्ट कारण जनाई विशेष साधारण सभा माग गरेमा कार्य समितिले कम्तिमा सात दिनभित्र अनिवार्य रूपमा विशेष साधारण सभा बोलाउनु पर्नेछ । तर, साधारण सभा वा विशेष साधारण सभा बसेको छ महिनाभित्र पुनः अर्को विशेष साधारण

सभा बस्न सक्ने छैन ।

- (३) संस्थाको प्रथम वार्षिक साधारण सभा संस्था स्थापना भएको मितिले तीन महिना भित्रमा गरिने छ र त्यसपछिका वार्षिक साधारण सभा आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र गरिने छ ।

तर भूकम्प, महामारीजन्य रोगव्याधि आदि जस्ता विपत्तिको अवस्थामा यस्तो साधारण सभा बढीमा अर्को तीन महिनाभित्र सम्पन्न गर्ने गरी समितिले व्यवस्थापन गर्न सक्ने छ ।

- (४) संस्थाको वार्षिक साधारण सभा गर्नको लागि कम्तिमा पन्ध्र दिन अगावै र विशेष साधारण सभा गर्नका लागि कम्तिमा सात दिन अगावै सभा हुने स्थान, मिति, समय र छलफल गर्ने विषय खोली सबै साधारण सदस्यहरूलाई अनिवार्य रूपले सूचना दिइने छ ।

- (५) उपदफा (४) बमोजिम बोलाइएको साधारण सभा वा विशेष साधारण सभामा विधानको दफा १९ बमोजिमको गणपूरक सङ्ख्या नपगी सभा हुन नसकेमा कम्तिमा सात दिनको म्याद दिई पुनःसाधारण सभा बोलाउनु पर्नेछ ।

१३. साधारण सभाको काम, कर्तव्य र अधिकार:

साधारण सभाको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ ।

- (क) कार्य समितिले पेस गरेको योजना, कार्यक्रमहरू र वार्षिक बजेट पारित गर्ने,
 (ख) लेखा परीक्षकबाट प्राप्त भएको वार्षिक लेखा परीक्षण प्रतिवेदन माथि छलफल गरी अनुमोदन गर्ने र लेखा परीक्षण प्रतिवेदनबाट देखिएका अनियमित बेरजु रकम भएमा छलफल गरी नियमित गर्ने, नियमित गर्न नमिल्ने बेरजु रकम असुल उपर गरी फछ्यौट गर्नका लागि कार्य समितिलाई निर्देशन दिने,
 (ग) आगामी वर्षका लागि लेखा परीक्षकको नियुक्ति गर्ने,
 (घ) संस्थाको वार्षिक प्रगति विवरण र संस्थाले गरेको कार्यको मूल्याङ्कन गरी कार्य समितिलाई आवश्यक निर्देशन दिने,
 (ङ) संस्थाको कार्य समितिका पदाधिकारीहरूको पदावधि समाप्त भएको अवस्थामा कार्य समितिका पदाधिकारीहरूको निर्वाचन संस्थाको

- विधानबमोजिमको प्रक्रियाअन्तर्गत रही गर्ने,
- (च) कार्य समितिद्वारा पेस भएका विधान संशोधन, नियम तथा विनियम स्वीकृत गर्ने,
- (छ) कार्य समितिबाट संस्थाको हित अनुकूल भएको काम कारबाहीको औचित्य हेरी अनुमोदन गर्ने,
- (ज) संस्थाको आफ्नै आन्तरिक श्रोतबाट खर्च व्यहोर्ने गरी कार्य समितिले पेश गरेको कर्मचारीहरूको दरबन्दी, पारिश्रमिक, भत्ता तथा अन्य सेवा सुविधाहरू आवश्यकता अनुरूप स्वीकृत गर्ने ।

१४. कार्य समितिको गठन:

- (१) संस्थामा संस्थाका साधारण सभाका सदस्यहरू मध्येबाट निर्वाचित देहायबमोजिमका पदाधिकारी रहने गरी सदस्यीय एक कार्य समिति गठन गरिनेछ ।

अध्यक्ष	एक जना
उपाध्यक्ष	एक जना
सचिव	एक जना
कोषाध्यक्ष	एक जना
सदस्य जना

- (२) कार्य समितिको कार्यकाल तीन वर्षको हुने छ ।
- (३) वार्षिक साधारण सभा हुनुभन्दा अगावै कार्य समितिमा रहेको कुनै सदस्यको पद रिक्त हुन आएमा त्यस्तो रिक्त स्थानमा बाँकी अवधिका लागि कार्य समितिबाट मनोनित गरी समितिद्वारा पदपूर्ति गर्न सकिने छ । यसरी सो पदमा निर्वाचन भएको सदस्यको कार्यकाल जुन सदस्य पद रिक्त भएको हो सो सदस्यको बाँकी कार्यकालसम्मका लागि मात्र हुने छ ।
- (४) कार्य समितिको बैठक आवश्यकताअनुसार अध्यक्षले बोलाउने छ । तर, कार्य समितिको पदाधिकारीहरूको जम्मा सङ्ख्याको ५१ प्रतिशत सदस्यले बैठक बोलाउन माग गरेमा अध्यक्षले कार्य समितिको बैठक तुरुन्त बोलाउनुपर्ने छ ।
- (५) कार्य समितिका पदाधिकारीहरूको कुल सदस्य सङ्ख्याको ५१ प्रतिशत

पदाधिकारीहरू उपस्थित नभई कार्य समितिको बैठक बस्ने छैन ।

- (६) कार्य समितिको बैठकको अध्यक्षता अध्यक्षले गर्ने छ । निजको अनुपस्थितिमा उपाध्यक्षले तथा उपाध्यक्षको पनि अनुपस्थिति रहेमा समितिको उपस्थित ज्येष्ठ सदस्य वा उपस्थित कार्य समितिका सदस्यहरूले छानेको व्यक्तिले बैठकको अध्यक्षता गर्ने छ ।
- (७) कार्य समितिको बैठकमा बहुमतको निर्णय मान्य हुनेछ तर मत बराबर भएमा अध्यक्षले निर्णायक मत दिन सक्नेछ ।
- (८) कार्य समितिको बैठकमा छलफल भएका विषयहरूको अभिलेख छुट्टै निर्णय किताबमा लेखि राखिनेछ र सो निर्णय विवरणमा बैठकमा उपस्थित सम्पूर्ण सदस्यहरूले सही गर्नुपर्ने छ । तर, निर्णयमा कसैको असहमति रहेमा त्यसरी असहमति जनाउनेहरूले कैफियत खोली सही गर्नुपर्ने छ ।
- (९) संस्थाले गर्ने भनिएको सम्पूर्ण काम कार्य समितिको निर्णयबाट हुने छ ।
- (१०) माथिका दफामा जुनसुकै कुरा लेखिएको भएता पनि कार्य समितिले गर्न पाउने कुनै कार्यको सम्बन्धमा कार्य समितिका पदाधिकारीहरू लिखित रूपमा सहमत भएमा त्यस्तो सहमतिलाई निर्णय पुस्तिकामा संलग्न गरी त्यस्तो काम बैठक विना पनि गर्न सकिने छ । उपर्युक्त बमोजिमको सहमतिलाई कार्य समितिको बैठकको निर्णय सरह मानिने छ ।

१५. कार्य समितिको काम, कर्तव्य र अधिकार:

कार्य समितिको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ ।

१. संस्थाको आगामी वर्षको वार्षिक कार्यक्रम तथा अनुमानित बजेट बनाई साधारण सभामा प्रस्तुत गर्ने
२. विधानबमोजिमको व्यवस्था पालना गरी साधारण सभाको निर्णय कार्यान्वयन गर्ने गराउने,
३. संस्थाको हितमा हुने कार्यक्रमहरू सञ्चालन गर्ने,
४. साधारण सभाप्रति उत्तरदायी हुने,
५. संस्थाको उद्देश्य प्राप्तिका लागि उपलब्ध साधन र श्रोतको अधिकतम उपयोग गर्ने,
६. संस्थाको कार्य सम्पादन गर्न कार्ययोजना बनाउने, श्रोत जुटाउने, योजना

- कार्यान्वयन, सुपरिवेक्षण र अनुगमन गर्ने,
७. संस्थाको कोष र सम्पत्ति सुरक्षित तबरले राख्न लगाउने र बैंक खाता खोली सञ्चालन गर्ने,
 ८. संस्थाका कर्मचारीको सेवा, सर्त र सुविधा आदिसँग सम्बन्धित कर्मचारी नियमावली बनाई साधारण सभाबाट स्वीकृत गराइ लागु गर्ने,
 ९. संस्थाको उद्देश्य परिपूर्तिका लागि आफ्नो अवधिमा उपयुक्त व्यक्तिहरूको सल्लाहकार समिति तथा अन्य समिति, उपसमिति गठन गर्ने र आवश्यकताअनुसार कार्यको बाँडफाँड गर्ने,
 १०. संस्थाको नेतृत्वदायी भूमिका निर्वाह गर्ने,
 ११. संस्थाको हित अनुकूलका अन्य आवश्यक कार्य गर्ने ।
- १६. पद त्याग गर्न सक्ने:**
अध्यक्षले उपाध्यक्षमार्फत् कार्य समिति समक्ष र उपाध्यक्ष तथा अन्य पदाधिकारीहरूले अध्यक्ष समक्ष राजीनामा दिई पद त्याग गर्न सक्ने छन् ।
- १७. अन्य समिति:**
संस्थाभित्र समितिका सम्बन्धमा देहायबमोजिम व्यवस्था हुनेछ ।
१. यस विधानको परिधिभित्र रही संस्थाको कार्य सञ्चालनका लागि कार्य समितिले आवश्यकताअनुसार अन्य समिति वा उपसमितिहरू गठन गर्न सक्नेछ । तर, त्यस्तो कार्य साधारण सभाको बैठकद्वारा अनुमोदन गराउनुपर्नेछ ।
 २. कार्य समितिले गठन गरेका उपसमितिहरूले सम्पादन गर्नुपर्ने कार्यहरू समिति गठन कै समयमा कार्य समितिले तोकिएबमोजिम हुने छ ।

परिच्छेद-५

पदाधिकारीहरूको काम, कर्तव्य र अधिकार

१८. संस्थाका पदाधिकारीहरूको काम, कर्तव्य र अधिकार:

यस संस्थाका कार्य समितिका पदाधिकारीहरूको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछः-

- (१) अध्यक्षको काम, कर्तव्य र अधिकार

- (क) कार्य समिति र साधारण सभाको बैठकको अध्यक्षता गरी बैठक सञ्चालन गर्ने,
- (ख) बैठकमा मत बराबर भएमा निर्णायक मत दिने,
- (ग) संस्थाकोतर्फबाट प्रतिनिधित्व गर्ने वा प्रतिनिधि तोक्ने,
- (घ) संस्थाको नेतृत्व गर्ने,
- (ङ) आवश्यकताअनुसार बैठक बोलाउन सचिवलाई निर्देशन दिने,
- (च) अन्य पदाधिकारीहरू एवं सदस्यहरूलाई कामको बाँडफाँड गर्ने,
- (छ) संस्था प्रमुखको हैसियतले संस्थाको आय-व्ययको हिसाब राख्न लगाउने र आवश्यकतानुसारको खर्च गरी गराई सो लगायतका संस्थाको अभिलेख प्रमाणित गर्ने,
- (ज) संस्थाको हित अनुकूलको अन्य आवश्यक काम गर्ने ।
- (२) उपाध्यक्षको काम, कर्तव्य र अधिकार:
- (क) अध्यक्षलाई सहयोग गर्ने,
- (ख) अध्यक्षले दिएको जिम्मेवारी पूरा गर्ने,
- (ग) अध्यक्षको अनुपस्थितिमा निजले गर्नुपर्ने कार्य गर्ने ।
- (३) सचिवको काम, कर्तव्य र अधिकार:
- (क) संस्थाको सचिवालयको रेखदेख र सञ्चालन गर्ने,
- (ख) अध्यक्षको निर्देशानुसार बैठक र सभा बोलाउने,
- (ग) अभिलेख सुरक्षित राख्ने,
- (घ) अध्यक्षले दिएको अन्य जिम्मेवारी पूरा गर्ने ।
- (ङ) संस्थाले निर्देश गरेबमोजिमका अन्य प्रशासनिक कार्य गर्ने ।
- (४) कोषाध्यक्षको काम, कर्तव्य र अधिकार:
- (क) संस्थाको कोषको सञ्चालन र रेखदेख गर्ने,
- (ख) साधारण सभामा अघिल्लो आ. व. को लेखा परीक्षण प्रतिवेदन, अनुमानित वार्षिक आय-व्यय कार्यक्रम र बजेट प्रस्तुत गर्ने ।
- (ग) संस्थाको लेखा दुरुस्त राख्ने,
- (घ) नियमित रूपमा संस्थाको वार्षिक लेखा परीक्षण गराउने,
- (ङ) कार्य समितिले निर्देश गरेबमोजिम लेखा प्रशासनसँग सम्बन्धित

अन्य कार्यहरू गर्ने ।

(५) सदस्यको काम, कर्तव्य र अधिकार:

(क) अध्यक्षले दिएको जिम्मेवारी पूरा गर्ने,

(ख) संस्थाको हित र वाञ्छित उद्देश्य प्राप्तमा दत्तचित्त भई लाग्ने,

(ग) सदस्यले गर्ने भनी कार्य समितिले तोकेका संस्थासँग सम्बन्धित अन्य काम गर्ने ।

१९. गणपूरक सङ्ख्या:

(१) संस्थाको कुल सदस्य सङ्ख्याको पचास प्रतिशतभन्दा बढी साधारण सभा सदस्यहरूको उपस्थिति नभई साधारण सभाको काम कारबाही हुनेछैन ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विधानको दफा १२ को उपदफा (५) मा उल्लेख भएबमोजिम पुनः बोलाइएको साधारण सभामा भने कुल सदस्य सङ्ख्याको ३३ प्रतिशत वा सोभन्दा बढी सदस्य उपस्थित भएमा पनि साधारण सभाको काम कारबाही अगाडि बढाउन बाधा पर्नेछैन ।

परिच्छेद-६

आर्थिक व्यवस्था

२०. संस्थाको कोष:

संस्थाको कोषका सम्बन्धमा देहायबमोजिम हुनेछ ।

(१) संस्थाको आफ्नो एउटा छुट्टै कोष हुनेछ र उक्त कोषमा देहायबमोजिमको रकम जम्मा हुनेछ ।

(क) सदस्यता शुल्क तथा प्रवेश शुल्कबापत प्राप्त रकम,

(ख) कसैले स्वेच्छाले दिएको अनुदान वा सहायताबापत प्राप्त रकम,

(ग) संस्थाको चल सम्पत्ति वा अन्य वस्तुको बिक्रीबाट प्राप्त रकम ।

तर, संस्थाको अचल सम्पत्ति बिक्री गर्नुपर्दा भने दर्ता अधिकारीको पूर्व स्वीकृति लिनुपर्नेछ ।

(घ) विदेशी संस्था, व्यक्ति वा अन्तर्राष्ट्रिय सङ्घ संस्थाबाट प्राप्त रकम,

- (ड) आफ्ना प्रकाशन आदि बिक्रीबाट प्राप्त हुन आउने रकम,
(च) भरतपुर महानगरपालिकाबाट कुनै निश्चित कार्यक्रम वा संस्थाको हित अनुकूलका अन्य प्रयोजनका लागि प्राप्त अनुदान वा सहयोग रकम।

- (२) विदेशीसंघ-संस्थावाव्यक्तिबाट आर्थिकसहयोगतथा अनुदानलिने अवस्था भएमा संस्थाले नेपाल सरकार र भरतपुर महानगरपालिकाको स्वीकृति लिनु पर्नेछ।
(३) संस्थाको नाममा प्राप्त रकम बैंकमा जम्मा गरी बैंक खाता सञ्चालन गरिनेछ।
(४) संस्थाको आफ्नै स्थायी लेखा नम्बर वा भ्याट नम्बर हुनेछ।

२१. खाता सञ्चालन:

संस्थाको बैंक खाता अध्यक्ष र कोषाध्यक्षको संयुक्त दस्तखतबाट सञ्चालन हुनेछ। प्रचलित विधेयक, नियमअनुसार खर्च गर्ने तथा खर्चको सेस्ता राख्ने व्यवस्था गरिनेछ।

२२. कोषको खर्च गर्ने तरिका:

संस्थाको कोषमा जम्मा भएको रकम खर्च गर्दा देहायबमोजिमको तरिका अपनाई खर्च गरिनेछ।

- (क) संस्थाको वार्षिक बजेट, योजना र कार्यक्रम स्वीकृत गरी कोषबाट खर्च गरिनेछ,
(ख) साधारण सभाबाट पारित बजेट र कार्यक्रमको अधीनमा रही संस्थाको कोषबाट रकम खर्च गर्न सकिनेछ,
(ग) कोषबाट खर्च भएको रकमको आर्थिक प्रतिवेदन साधारण सभामा अनिवार्य रूपले पेस गर्नुपर्नेछ,
(घ) कोषको रकम खर्च गर्दा प्रचलित विधेयक, कानूनबमोजिमको तरिका अपनाइने छ।

२३. संस्थाको लेखा र लेखा परीक्षण:

- (१) संस्थाको आय-व्ययको लेखा प्रचलित कानूनबमोजिम स्पष्ट तबरले राखिनेछ,

- (२) संस्थाको लेखा परीक्षण प्रचलित कानूनबमोजिम रजिष्टर्ड लेखा परीक्षकबाट हुनेछ,
- (३) नेपाल सरकार वा दर्ता अधिकारीले चाहेमा जुनसुकै बखतमा पनि आफै वा मातहतका कर्मचारीहरू खटाई संस्थाको हिसाबकिताब जाँच गर्न गराउन सक्नेछ,
- (४) लेखा परीक्षकको नियुक्ति वार्षिक साधारण सभाबाट हुनेछ। तर, वार्षिक साधारण सभा नभएसम्म लेखा परीक्षकको नियुक्ति कार्य समितिबाट हुनेछ,
- (५) संस्थाको लेखा परीक्षण प्रतिवेदन र वार्षिक कार्य प्रगतिको विवरण एक-एकप्रति दर्ता अधिकारी, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, समाज कल्याण परिषद् र सम्बन्धित निकायमा पेस गरिने छ।

परिच्छेद-७

निर्वाचन, अविश्वासको प्रस्ताव, विधान संशोधनसम्बन्धी व्यवस्था

२४. निर्वाचन:

संस्थाको कार्य समितिको निर्वाचनका सम्बन्धमा देहायबमोजिम गरिनेछ।

१. कार्य समितिको निर्वाचन प्रयोजनका लागि कार्य समितिको सहमतिबाट बढीमा तीन जनासम्मको एक निर्वाचन समिति गठन गरिनेछ,
२. निर्वाचन समितिले प्रचलित कानूनको परिधिभित्र रहेर निर्वाचन कार्यविधि आफै व्यवस्थित गर्नेछ,
३. निर्वाचनसम्बन्धी विवाद उत्पन्न भएमा निर्वाचन समितिले गरेको निर्णय नै अन्तिम निर्णय हुनेछ,
४. निर्वाचन सम्पन्न भएको भोलिपल्ट निर्वाचन समिति स्वतः विघटन हुनेछ।

२५. उम्मेदवार हुने योग्यता:

कार्य समितिको उम्मेदवार हुन देहाय बमोजिमको योग्यता पगेको हुनुपर्नेछ।

- (क) दफा १० बमोजिम सदस्यता प्राप्त गरी दफा ७ बमोजिमको योग्यता पूरा गरेको,
- (ख) दफा ८ बमोजिम सदस्यताका लागि अयोग्य नभएको,
- (ग) तोकिएको समयमा सदस्यता नवीकरण गराई संस्थाको सदस्य पदमा बहाल

रहेको,

- (घ) संस्थाको बृहत्तर हित र उद्देश्य प्राप्ति विपरीत हुने गरी सार्वजनिक रूपमा कहीं कतै प्रस्तुत नभएको ।

२६. अविश्वासको प्रस्ताव:

- (१) अविश्वासको प्रस्ताव लिखित रूपमा कुन/कुन पदाधिकारीको विरुद्धमा हो सो स्पष्ट खुलाई देहायबमोजिमको रित पुर्याई संस्थामा दर्ता गर्नु पर्नेछ ।
- (क) प्रस्ताव नेपाली भाषामा शिष्ट शब्दको प्रयोग गरी लेखिएको हुनुपर्ने,
- (ख) प्रस्तावको विषय स्पष्ट र व्यावहारिक हुनुपर्ने,
- (ग) संस्थाका साधारण सभाका सदस्यहरू मध्येबाट कम्तिमा १/४ (एक चौथाई) सदस्यहरूको प्रष्ट नाम, थर र ठेगाना सहित खुलाई दस्तखत भएको हुनुपर्ने,
- (२) उपदफा (१) बमोजिम संस्थामा दर्ता भएको अविश्वासको प्रस्तावको स्पष्ट विषय खुलाई साधारण सभा वा विशेष साधारण सभा बस्ने स्थान, मिति, समय समेत तोकी संस्थाको साधारण सभाका सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई विधानको दफा १२ को उपदफा (४) बमोजिमको साधारण सभा वा विशेष साधारण सभासमक्ष प्रस्तुत गरिनेछ ।
- (३) उपदफा (१) बमोजिम दर्ता हुन आएको प्रस्ताव उपदफा (२) बमोजिमको सभामा पेस भएपछि सो अविश्वासको प्रस्तावमाथि देहायको प्रक्रिया बमोजिम छलफल हुनेछ।
- (क) साधारण सभामा अध्यक्षता गर्ने व्यक्तिले सभामा उपदफा (१) बमोजिमको प्रस्ताव पेस गर्न अनुमति दिनेछ र प्रस्ताव पेश गर्ने सदस्यहरू मध्ये १ जनाले अविश्वासको प्रस्ताव ल्याउनुपर्ने कारण सहितको आफ्नो अभिमत सभासमक्ष प्रस्तुत गर्नेछ,
- (ख) उपदफा ३ (क) बमोजिम अविश्वासको प्रस्तावमाथि पक्षका सदस्यले आफ्नो अभिमत प्रस्तुत गरेपछि सो प्रस्ताव उपर मत प्रकट गर्न चाहने बढीमा अन्य तीन जना सदस्यहरूलाई अध्यक्षले अभिमत प्रकट गर्न अनुमति दिन सक्नेछ,
- (ग) सभाको अध्यक्षता गर्ने व्यक्तिले उपदफा (१) बमोजिमको अविश्वास

प्रस्ताव संस्थाका जुन जुन पदाधिकारी विरुद्ध प्रस्तुत गरिएको हो, ती पदाधिकारीहरूलाई सफाई पेश गर्ने प्रयोजनका लागि आफ्नो भनाइ राख्न अनुमति दिनेछ।

२७. अविश्वासको प्रस्तावमाथि निर्णय:

- (१) अविश्वासको प्रस्तावउपर आफ्नो भनाइ प्रस्तुत गर्ने क्रम समाप्त भएपछि अध्यक्षता गर्ने व्यक्तिले पेस हुन आएको सो अविश्वासको प्रस्ताव पक्ष वा विपक्ष कसको बहुमतमा छ भन्ने निर्णयको लागि देहायबमोजिमको कुनै एक तरिका अपनाई अविश्वासको प्रस्ताव माथिको निर्णयको घोषणा गर्नेछ।
 - (क) अविश्वासको प्रस्तावका पक्षमा मत प्रकट गर्ने एक समूहमा र विपक्षमा मत प्रकट गर्ने अर्को समूहमा छुट्ट्याएर, वा
 - (ख) साधारण सभाका सदस्यहरूलाई अविश्वासको प्रस्तावको पक्ष र विपक्षमा गोप्य मतदान गराएर।
- (२) साधारण सभाको कूल सदस्य सङ्ख्याको दुई तिहाइ बहुमत प्राप्त भएमा सभाबाट सो अविश्वासको प्रस्ताव पारित हुने छ। त्यस्तो प्रस्ताव पारित भएमा प्रस्तावित पक्षका व्यक्तिहरू स्वतः पदमुक्त हुने छन्।
- (३) निर्वाचित भएको छ महिना नपुगी वा कार्यकाल बाँकी रहेको ६ महिनाभित्र र प्रस्ताव विफल भएको एक वर्ष नपुगी त्यस्तो व्यक्तिउपर पुनः अर्को अविश्वासको प्रस्ताव ल्याउन पाइने छैन र एउटै व्यक्तिउपर एउटै विषयमा पटक पटक अविश्वासको प्रस्ताव ल्याउन पनि पाइने छैन।

२८. शपथ ग्रहण:

- (१) संस्थाको कार्य समितिका पदाधिकारीमध्ये समितिका अध्यक्षले कार्य समितिको निर्वाचन गर्न गठित समितिको संयोजक समक्ष र उपाध्यक्षलगायत अन्य पदाधिकारीले कार्य समितिका अध्यक्ष समक्ष आफ्नो पदको शपथ लिनुपर्ने छ।
- (२) उपदफा (१) बमोजिमका पदाधिकारीले गर्ने शपथको ढाँचा अनुसूची-२ बमोजिम हुने छ।

२९. विधान संशोधन:

कूल सदस्य सङ्ख्याको २/३ (दुई तिहाइ) साधारण सभाका सदस्यहरूले अनुमोदन गरेपश्चात् मात्र संस्थाको कुनै दफा संशोधन वा खारेजको दर्ता अधिकारी समक्ष सिफारिस गरी पठाउनुपर्ने छ । दर्ता अधिकारीबाट स्वीकृत भएपश्चात् मात्र संस्थाको कुनै दफा संशोधन वा खारेज भएको मानिने छ ।

३०. नियम तथा कार्यविधि बनाउन सक्ने:

संस्थाको नियम तथा कार्यविधि बनाउने सम्बन्धमा देहाय बमोजिम हुनेछ ।

- (१) संस्थाले आफ्नो कार्यसम्पादन गर्ने सन्दर्भमा आवश्यक नियम बनाउन सक्नेछ । यसरी बनाइएको नियम साधारण सभाबाट पारित भएपछि लागू हुनेछ र दर्ता अधिकारीलाई सोको जानकारी दिनुपर्ने छ ।
- (२) यस विधान र विधान अन्तर्गत बनेको नियमको अधीनमा रही संस्थाको कार्य सञ्चालन र उद्देश्य कार्यान्वयनका लागि कार्य समितिले कर्मचारी व्यवस्था र आर्थिक प्रशासनसम्बन्धी विनियम तथा कार्यविधि बनाई लागू गर्न सक्ने छ । त्यस्ता विनियम साधारण सभाबाट अनुमोदन गराउनुपर्ने छ ।

३१. कर्मचारी व्यवस्था:

- (क) संस्थाको दैनिक कार्य सञ्चालन र योजना तथा कार्यक्रम सञ्चालनको लागि आवश्यकताअनुसार कर्मचारी दरबन्दी सिर्जना, पारिश्रमिक, भत्ता तथा अन्य सुविधा र कर्मचारीको सेवा सर्तहरूका सम्बन्धमा अपनाउनु पर्ने कार्यविधि तोकिएबमोजिम हुने छ ।
- (ख) संस्थाले विदेशी सहयोग प्राप्त गरी संस्था सञ्चालन गर्ने कार्य कार्यान्वयन गर्न विदेशी सल्लाहकार वा स्वयंसेवक राख्ने अवस्था सिर्जना भएमा समाजकल्याण परिषद्को पूर्वस्वीकृति लिई निजले काम गर्ने अवधि, संस्थालाई पुर्याउने सेवा, कामको औचित्य, पाउने सुविधा र तिनको योग्यता समेतको विवरण दर्ता अधिकारी, जिल्ला समन्वय समिति र समाज कल्याण परिषदमा समेत जानकारी गराइनेछ ।

३२. संस्था खारेजी:

१. साधारण सभाले आवश्यक देखेमा विशेष प्रस्ताव पारित गरी संस्था खारेज गर्न सक्ने छ ।

२. उपदफा (१) बमोजिम संस्थाको खारेजीको प्रस्ताव पारित गर्दा सभाले खारेजीको कामका लागि एक वा एकभन्दा बढी लिक्वीडेटरहरू र संस्थाको हिसाब किताब गर्नको लागि एक वा एकभन्दा बढी लेखा परीक्षक नियुक्त गर्न सक्नेछ ।
३. उपदफा (२) बमोजिम नियुक्त लिक्वीडेटर र लेखा परीक्षकको पारिश्रमिक साधारण सभाले तोकिदिएबमोजिम हुनेछ ।
४. यसरी कारणवस संस्था विघटन भई खारेज भएमा संस्थाको दायित्वको फरफारक गरी बाँकी रहने सम्पूर्ण जायजेथा भरतपुर महानगरपालिकाको हुनेछ ।

३३. व्याख्या:

यस विधान र विधानअन्तर्गत बनेको नियम विनियमको व्याख्या गर्ने अधिकार कार्य समितिलाई हुनेछ ।

३४. गोप्यता भङ्ग लगायतका काम गर्न नहुने:

यस संस्थाका कुनै पनि पदाधिकारी वा सदस्यले संस्थाको हितविपरीत हुने गरी संस्थाको गोप्यता भङ्गलगायत अन्य कुनै पनि कार्य गर्नु-गराउनु हुँदैन । कार्य समितिका पदाधिकारी वा साधारण सभाका सदस्यहरूले बैठक वा साधारण सभामा असभ्य र अश्लील शब्द प्रयोग गर्न पनि पाइने छैन ।

३५. कानून अनुसार हुने :

यस विधानमा उल्लेख नभएका कुराहरू प्रचलित कानून बमोजिम हुनेछ । संस्था दर्ता ऐन, नियम र प्रचलित कानूनसँग बाझिन गएमा बाझिएको हदसम्म स्वतः निष्क्रिय हुनेछन् ।

३६. निर्देशनको पालना :

भरतपुर महानगरपालिका वा दर्ता अधिकारीले समय समयमा दिएको निर्देशनको पालना गर्नु संस्थाको कर्तव्य हुनेछ ।

३७. तदर्थ समिति:

यो संस्था स्थापना गरी दर्ता गराउनको लागि गठित तदर्थ समितिले संस्था दर्ता भएको तीन महिनाभित्र साधारण सभा बोलाई विधान अनुसारको निर्वाचन समितिको गठन गरी नयाँ कार्य समितिको निर्वाचन गराई सोको जानकारी दर्ता अधिकारीलाई दिने छ ।

३८. हामीका निम्न संस्थापकहरू यस विधानबमोजिम कार्य गर्न मञ्जुर भई निम्न साक्षीको रोहवरमा विधानमा सही छाप गर्दछौं।

संस्थापकको पूरा नाम, वतन र सहीछाप	साक्षीको पूरा नाम, वतन र सहीछाप
१. नाम थर: ठेगाना: जिल्ला..... नगरपालिका/गाउँपालिका वडा नं.....,मार्ग/टोल	१. नाम थर: ठेगाना: जिल्ला: नगरपालिका/गाउँपालिका वडा नं.....,मार्ग/टोल
२. नाम थर: ठेगाना: जिल्ला..... नगरपालिका/गाउँपालिका वडा नं.....,मार्ग/टोल	२. नाम थर: ठेगाना: जिल्ला: नगरपालिका/गाउँपालिका वडा नं.....,मार्ग/टोल
३. नाम थर: ठेगाना: जिल्ला..... नगरपालिका/गाउँपालिका वडा नं.....,मार्ग/टोल	३. नाम थर: ठेगाना: जिल्ला: नगरपालिका/गाउँपालिका वडा नं.....,मार्ग/टोल
४. नाम थर: ठेगाना: जिल्ला..... नगरपालिका/गाउँपालिका वडा नं.....,मार्ग/टोल	४. नाम थर: ठेगाना: जिल्ला: नगरपालिका/गाउँपालिका वडा नं.....,मार्ग/टोल
५. नाम थर: ठेगाना: जिल्ला..... नगरपालिका/गाउँपालिका वडा नं.....,मार्ग/टोल	५. नाम थर: ठेगाना: जिल्ला: नगरपालिका/गाउँपालिका वडा नं.....,मार्ग/टोल
६. नाम थर: ठेगाना: जिल्ला..... नगरपालिका/गाउँपालिका वडा नं.....,मार्ग/टोल	६. नाम थर: ठेगाना: जिल्ला: नगरपालिका/गाउँपालिका वडा नं.....,मार्ग/टोल
७. नाम थर: ठेगाना: जिल्ला..... नगरपालिका/गाउँपालिका वडा नं.....,मार्ग/टोल	७. नाम थर: ठेगाना: जिल्ला: नगरपालिका/गाउँपालिका वडा नं.....,मार्ग/टोल

अनुसूची-१

(दफा ३ सँग सम्बन्धित)

संस्थाको लोगो/छाप सम्बन्धी विवरण

(क) संस्थाको छापमा रहने विवरण: यस विधानबमोजिम संस्थाले प्रयोग गर्ने लोगो/ छाप हुनेछ ।

१. संस्थाको छाप अण्डाकार, गोलाकार वा हुनेछ ।

२. छापको घेरा वरिपरी लेखिएको हुनेछ ।

३. छापको स्थानमा मिति उल्लेख हुनेछ ।

४. अन्य कुनै चिन्ह वा विवरण भए सोही अनुसार व्याख्या गर्ने ।

५. छाप तपसिल अनुसारको हुनेछ भनि उल्लेखित विवरण अनुसारको छाप रेखा चिन्हमा स्पष्ट रूपमा लेखिएको हुनुपर्नेछ ।

(ख) माथि (क) बमोजिम

.....
.....
..... उल्लेख गरिने छ ।

(ग) माथि (ख) बमोजिम संस्थाको लोगो-छापमा उल्लेख गरिने विवरणमध्ये
....., संस्थाको मूल नारा रहने भागमा
.....रहने संस्थाको नाम
अक्षरमा हुनेछ ।

(घ) माथि (क), (ख), (ग) बमोजिम सबै विवरण उल्लेख गरी तयार गरिएको संस्थाको छापको नमूना देहायबमोजिम हुनेछ ।

अनुसूची-२

(दफा २८ को उपदफा (२) सँग सम्बन्धित)

कार्य समितिका पदाधिकारीले लिनुपर्ने शपथ ग्रहणको ढाँचा

म (पदाधिकारीको नाम)... .. , (संस्थाको नाम)
... .. , नाममा शपथ लिन्छु कि संस्थाको विधानप्रति पूर्ण बफादार
रहँदै कार्य समितिको अध्यक्ष/ उपाध्यक्ष/ सचिव/ सहसचिव/ कोषाध्यक्ष/ सदस्य
पदको तोकिए बमोजिमको कामकाज संस्थाको विधानको अधीनमा रही पवित्र मनले
संस्थाको हित चिताई कसैको डर नमानी, पूर्वाग्रह वा खराब भावना नलिई निष्पक्षता र
इमान्दारीका साथ सम्पन्न गर्नेछु ।

सही :

नाम :

मिति :

आज्ञाले,
लक्ष्मी प्रसाद पौडेल
प्रमुख प्रशासकिय अधिकृत